



बैजनाथ गाउँपालिका

बैजनाथ राजपत्र

खण्ड : ०४ संख्या : ०५ भाग : ०२ प्रकाशित मिति : २०७७/११/२३

गाउँपालिकास्तरीय खेलकूद विकास सञ्चालन कार्यविधि २०७७

गाउँ कार्यपालिकाबाट स्वीकृत मिति : २०७७/११/१८

प्रस्तावना :

बैजनाथ गाउँपालिकामा शैक्षिक क्षेत्रभित्र वा बाहिर खेलकूदको माध्यमबाट समाजमा अनुशासन र सामाजिक सदभाव कायम राखी युवाहरूलाई धुम्रपान, मध्यपान, लागु पदार्थ दुर्व्यसनको कुलतबाट जोगाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित र सुसंस्कृत समाज निर्माणको निमित्त बैजनाथ गाउँपालिका क्षेत्रभित्र खेलकूदमा स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गराई परिश्रम र परिवर्तन प्रति सचेत स्वस्थ नागरिक बनाउनको लागि विभिन्न तालिम तथा खेलकूद सम्बन्धी प्रतियोगिताहरू सञ्चालन गरी सबै किसिमको खेलकूद आयोजना गर्न तथा स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने खेलकूद प्रतियोगितामा बैजनाथ गाउँपालिका क्षेत्रभित्र खेलकूद विकास गर्न एवं गाउँपालिका भित्र रहेका खेलकूदसँग सम्बन्धित संघ संस्थाहरूलाई प्रोत्साहन एवं नियमनका लागि कानूनी व्यवस्था गर्न आवश्यक देखिएकोले नेपालको संविधानको अनुसूची ९ को २ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा ४ को (क) बमोजिम हुन वान्छनीय भएकोले बैजनाथ गाउँ कार्यपालिकाबाट स्वीकृत गरी यो गाउँपालिकास्तरीय खेलकूद विकास सञ्चालन कार्यविधि, २०७७" जारी गरिएको छ ।

परिच्छेद- १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (क) यो कार्यविधिको नाम “गाउँपालिकास्तारिय खेलकूद विकास सञ्चालन कार्यविधि, २०७७” रहेको छ ।

(ख) यो कार्यविधि गाउँ कार्यपालिकाबाट पारित भई स्थानीय राजपत्रमा प्रकाशन भएको मितिबाट लागु हुनेछ ।

(ग) यो कार्यविधि शैक्षिक संस्थाहरु, क्लवहरु, खेलकूदको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरु, प्रशिक्षण केन्द्रहरुमा समेत लागु हुनेछ ।

परिच्छेद-२

परिभाषा

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

(क) “गाउँपालिका” भन्नाले बैजनाथ गाउँपालिकालाई जनाउँछ ।

(ख) “कार्यविधि” भन्नाले बैजनाथ गाउँपालिकाको “गाउँपालिकास्तारिय खेलकूद विकास संचालन कार्यविधि २०७७” सम्झनु पर्छ ।

(ग) “खेलकूद विकास समिति” भन्नाले यस कार्यविधिको दफा ३ बमोजिम गठन भएको खेलकूद विकास समिति सम्झनु पर्छ र यसलाई छोटकरीमा “खेलकूद समिति” भनिने छ ।

(घ) “संयोजक” भन्नाले गाउँपालिका स्तरीय खेलकूद विकास समितिको संयोजकलाई सम्झनु पर्छ ।

(ङ) “सदस्य” भन्नाले गाउँपालिका स्तरीय खेलकूद विकास समितिका सदस्य सम्झनु पर्छ ।

(च) “सदस्य-सचिव” भन्नाले गाउँपालिका स्तरीय खेलकूद विकास समितिको सदस्य-सचिव सम्झनु पर्छ ।

(छ) “अध्यक्ष” भन्नाले बैजनाथ गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ ।

(ज) “उपाध्यक्ष” भन्नाले बैजनाथ गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ ।

(झ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले बैजनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ ।

- (ज) “खेलकूद सम्बन्धी संस्था” भन्नाले दफा ११ र १२ बमोजिम दर्ता भएका संस्था सम्झनुपर्छ ।
- (ट) “स्थानीय तह” भन्नाले बैजनाथ गाउँपालिकालाई सम्झनु पर्दछ ।
- (ठ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस कार्यविधिमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।
- (ड) “खेलकूद” भन्नाले बैजनाथ गाउँपालिकाको आयोजना वा स्वीकृति वा सहमति लिई खेलाइने खेलकूद समेतलाई सम्झनु पर्दछ ।
- (ढ) “खेलाडी” भन्नाले टिम, क्लव, संघ, संस्था तथा विभिन्न विधाका स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा खेल्ने खेलाडीलाई सम्झनु पर्नेछ ।
- (ण) “प्रशिक्षक” भन्नाले बैजनाथ गाउँपालिकाद्वारा सञ्चालित खेलकूद प्रशिक्षणमा सहभागी प्रशिक्षक, टिम, क्लव, संघ, संस्थामा खेल प्रशिक्षण समितिमा सम्बद्ध बिषयगत खेलकूद प्रशिक्षक सम्झनु पर्छ ।
- (त) “प्रशिक्षार्थी” भन्नाले बैजनाथ गाउँपालिकाद्वारा सञ्चालित खेलकूद प्रशिक्षणमा सहभागी खेलाडी, खेलाडी टिम, क्लव, संघ संस्थामा सम्बद्ध सिकारु खेलाडी सम्झनु पर्छ ।
- (थ) “प्रोत्साहन” भन्नाले खेलाडीलाई दिईने उपहार, सम्मान, पुरस्कारलाई सम्झनुपर्दछ ।

परिच्छेद-३

गाउँपालिका स्तरीय खेलकूद विकास समितिको गठन तथा काम कर्तव्य र अधिकार

३. गाउँपालिका स्तरीय खेलकूद विकास समितिको गठन : (१) खेलकूदको विकास गर्नको लागि बैजनाथ गाउँपालिकामा देहाय बमोजिमको पदाधिकारी रहेको “ गाउँपालिका स्तरीय खेलकूद विकास समिति” को गठन हुनेछः—

- (क) बैजनाथ गाउँपालिकाको अध्यक्षले तोकेको व्यक्ति – संयोजक
- (ख) विभिन्न विधाका खेलकूदका क्षेत्र मध्येबाट गाउँकार्यपालिकाबाट मनोनित ३ जना – सदस्य
- (ग) गाउँ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा प्रतिभा आर्जन गरेका खेलाडी वा पूर्व खेलाडीबाट बैजनाथ गाउँपालिका कार्यपालिकाबाट मनोनीत कम्तीमा एकजना महिला सहित बढीमा २ जना – सदस्य
- (घ) गाउँ खेलकूद कार्यालय रहने वडाका वडाध्यक्ष – सदस्य

(ड) गाउँ स्तरका खेलकूद सम्बन्धी संस्था तथा क्लवहरुबाट सिफारिश भई आएका व्यक्तिहरु मध्येबाट गाउँपालिका को अध्यक्षले मनोनित गरेका कम्तीमा १ जना महिला सहित २ जना – सदस्य

(च) सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरु मध्ये गाउँपालिका को अध्यक्षले मनोनित २ जना –सदस्य

(छ) सम्बन्धित शाखाको प्रमुख वा अधिकृत स्तरको कर्मचारी सो नभए प्रमुख प्रशासकीय अधिकृतले तोकेको कर्मचारी –सदस्य सचिव

(२) समितिले आवश्यक देखेमा अन्य स्थानीय तह वा जिल्लाको खेलकूदको क्षेत्रमा ख्याती प्राप्त व्यक्तिलाई विशेषज्ञ वा सल्लाहकारको रूपमा समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(३) गाउँ पालिका स्तरीय खेलकूद विकास समिति अन्तरगत आवश्यकता अनुसार प्रत्येक वडामा वडा खेलकूद समिति गठन गर्न सकिनेछ ।

४. खेलकूद विकास समितिको काम, कर्तव्य र अधिकार : खेलकूद विकास समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) गाउँपालिका स्तरीय खेलकूद क्यालेण्डर तयार गरि स्वीकृतिको लागि कार्यापालिकामा पेश गर्ने

(ख) स्थानीय स्तरका खेलकूदको लागि भौतिक संचरनाको पूर्वाधार निर्माण, योजना निर्माण, सञ्चालन तथा विकास गर्ने,

(ग) खेलकूदको स्तरमा वृद्धि गर्न गाउँ, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका विभिन्न विधाका खेलकूदको प्रतियोगिताहरुको आयोजना तथा सञ्चालन गर्ने, गराउने,

(घ) शिक्षण संस्थाहरुमा खेलकूद सम्बन्धी आवश्यकता अनुसार पाठ्यक्रम बनाउने, प्रशिक्षण, प्रतियोगिता सञ्चालन गर्ने तथा खेलकूदको उपयोगिताका सम्बन्धमा प्रचार प्रसार गर्ने गराउने,

(ड) खेलकूद सम्बन्धी प्रतियोगिता वा बैठकमा भाग लिन खेलाडी, समितिका सदस्य तथा कर्मचारीलाई अन्य स्थानीय तह, जिल्ला, प्रदेश र संघमा पठाउने,

(च) स्थानीय स्तरका खेलकूद प्रशासन, शैक्षिक संस्था, क्लव, संघ, संस्था, प्रशिक्षण संस्थाको नियमन र समन्वय गर्ने र आवश्यक निर्देशन तथा परामर्श दिने,

(छ) गाउँपालिकालाई खेलकूद विकास सम्बन्धी विषयमा राय सल्लाह दिने,

(ज) खेलकूद सम्बन्धी क्लब, संस्थालाई आर्थिक सहयोगको लागि गाउँपालिका समक्ष सिफारिश गर्ने,

(झ) खेलकूद सम्बन्धी स्तर बढाउने पुस्तक, पर्चा, चलचित्र वा भिडियो चलचित्र आदिको स्रष्टा एवम् निर्मातालाई आर्थिक वा अन्य सहयोग प्रदान गरी प्रोत्साहित गर्ने,

(ञ) खेलकूदको विकासको लागि आवश्यकतानुसार सम्भव भएसम्म प्रत्येक वडामा खेलकूद मैदानको निर्माण गरी संरक्षण तथा रेखदेख गर्ने,

(ट) खेलाडीहरूको स्तरबृद्धि गर्न आवश्यकतानुसार स्वदेशी तथा विदेशी प्रशिक्षकहरूबाट प्रशिक्षण दिलाउने व्यवस्था गर्ने र उपयुक्त खेलाडीको छनौट गरी आवश्यकतानुसार विदेशमा समेत तालिम हासिल गर्नको लागि पठाउने,

(ठ) गाउँ भित्रका खेलाडीहरूलाई आर्थिक सहायता तथा छात्रवृत्ति प्रदान गर्नको लागि गाउँकार्यपालिका समक्ष सिफारिश गर्ने,

(ड) खेलाडीको स्वास्थ्यको प्रवर्द्धन गर्नको लागि आवश्यक व्यवस्था गर्ने,

(ढ) विभिन्न कारणबाट शारीरिक तथा मानसिक रूपमा विकलाङ्ग हुन पुगेका अपाङ्गहरूको खेलकूदको विकास गर्न तालिम तथा प्रतियोगिता सञ्चालन गर्न व्यवस्था गर्ने र आवश्यकतानुसार त्यस्तो खेलकूदको महत्वको सम्बन्धमा प्रचार प्रसार गर्ने गराउने,

(ण) वडा स्तर र विद्यालय स्तरमा खेलकूद गतिविधि सञ्चालन गर्ने गराउने,

(त) खेलकूद मार्फत रोजगारीका लागि आवश्यक पहल गर्ने,

(थ) आफ्नो कार्य संचालनको लागि विभिन्न समिति तथा उपसमिति गठन गर्ने ।

द) खेलकूदको विकासको लागि अन्य आवश्यक व्यवस्थाहरू गर्ने गराउने ।

५. सदस्य सचिवको काम, कर्तव्य र अधिकार :

(क) बैठकको पत्राचार गर्ने, अभिलेख राख्ने, निर्णय पुस्तिकाको सुरक्षा गर्ने र संयोजकको आदेशानुसार बैठकको लागि आवश्यक बिषय सूचि र सामग्री जुटाउने ।

(ख) बैठकको माइन्सूट र बैठक सञ्चालन सम्बन्धी आवश्यक काम गर्ने ।

(ग) समितिको सचिवालयको व्यवस्थापन कार्य गर्ने ।

६. समितिका सदस्यहरूको पदावधि : (१) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरूको पुनः मनोनयन हुन सक्नेछ । तर स्थानीय तहको निर्वाचन भएमा र हाल कायम रहेका गाउँपालिकाका पदाधिकारीको पदावधि समाप्त भएमा निजहरूको पदावधि स्वतः समाप्त हुनेछ ।

(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी पदावधिको लागि दफा ३ को प्रक्रिया बमोजिम पद पूर्ति गरिनेछ ।

(३) सदस्यले राजीनामा गरी स्वीकृत भएमा निज आफ्नो पदबाट मुक्त भएको मानिनेछ ।

(४) कुनै सदस्यले आफ्नो कर्तव्य पालन गरेको छैन भन्ने लागेमा समितिको सिफारिसमा कार्यपालिकाको निर्णयले त्यस्तो सदस्यलाई जुनसुकै बखत हटाउन सक्नेछ । त्यस्तो कारवाही गर्दा सम्बन्धित सदस्यलाई सफाई दिने मौकाबाट बञ्चित गरिने छैन ।

७. सदस्यको अयोग्यता : देहायको कुनै व्यक्ति सदस्यमा मनोनित हुन वा बहाल रहन सक्ने छैन

(क) गैर नेपाली नागरिक,

(ख) समितिमा कार्यरत वैतनिक कर्मचारी,

(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,

(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको,

(ङ) मगज बिग्रेको

(च) पदेन सदस्य बाहेक अन्य सदस्य २१ (एक्काइस) वर्ष उमेर पूरा नभएको ।

८. सदस्यता समाप्त हुने अवस्था : देहायको अवस्थामा सदस्यता समाप्त भएको मानिनेछ ।

(क) दफा ९ बमोजिम सदस्यमा बहाल रहन अयोग्य भएमा,

(ख) सदस्यले राजीनामा गरेमा,

(ग) मृत्यु भएमा,

(घ) समितिलाई कारण सहितको सूचना नदिई लगातार तीन पटक भन्दा बढी बैठकमा अनुपस्थित भएमा ।

परिच्छेद-४**समितिको बैठक**

९. समितिको बैठक र निर्णय : (१) संयोजकबाट निर्देशन भए अनुसार सदस्य-सचिवले मिति, समय र स्थान तोकी समितिको बैठक बोलाउनेछ ।
- (२) समितिको बैठकको अध्यक्षता संयोजकले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
- (३) समितिको कूल सदस्य संख्याको ५१(एकाउन्न) प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
- (४) समितिको बैठक प्रत्येक २/२ महिनामा अनिवार्य बस्नु पर्नेछ । वर्षको कम्तीमा ६ पटक बस्नेछ । समितिको आवश्यकता अनुसार बैठक बस्न सक्नेछ ।
- (५) जम्मा सदस्य संख्याको तीन खण्डको एक खण्ड सदस्यहरूले मनासिव माफिकको कारण देखाई बैठक बोलाइयोस भनी संयोजक समक्ष लिखित अनुरोध गरेमा संयोजकले ७ दिनभित्र बैठक बोलाउनु पर्नेछ ।
- (६) बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउने छ । (७) बैठकको निर्णय पुस्तिका सदस्य-सचिवले राख्नेछ ।

परिच्छेद-५**टिम, क्लव, संघसंस्थाहरूको दर्ता र व्यवस्थापन**

१०. खेलकूद सम्बन्धी संस्थाको दर्ता : (१) खेलकूद सम्बन्धी गतिविधि सञ्चालन गर्न प्रचलित कानून बमोजिम दर्ता भएको संस्थाले यस समितिमा समेत दफा ११ बमोजिम दर्ता गर्नु पर्ने छ ।
- (२) उपदफा (१) बमोजिम समितिमा दर्ता नभएको खेलकूद सम्बन्धी टिम, क्लव, संघ संस्थाले बैजनाथ गाउँपालिका भित्र खेलकूद सम्बन्धी गतिविधि सञ्चालन गर्न सक्ने छैन ।
११. संस्था दर्ताको लागि दरखास्त दिनु पर्ने : (१) समितिको लगतमा संस्था दर्ता गराउन चाहने खेलकूद सम्बन्धी संस्थाले देहायका कुराहरू खुलाई समितिमा नाम दर्ताको लागि निवेदन दस्तुर १०००।-का साथ अनूसूची १ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।

(क) संस्थाको नाम र ठेगाना,

(ख) सञ्चालन गरिने खेलकूदको किसिम/विधा,

(ग) कार्यकारिणी समितिका सदस्यहरुको नाम, ठेगाना र पेशा ।

(२) उपदफा (१) बमोजिम दरखास्त दिंदा खेलकूद सम्बन्धी संस्थाले संस्था दर्ता प्रमाण पत्र र विधानको प्रतिलिपि समेत दरखास्त साथ संलग्न गरेको हुनु पर्नेछ ।

३) पहिले दर्ता भएको संस्था संग नाम तथा लोगो मिल्दो जुल्दो हुने गरि संस्था दर्ता गरिने छैन ।

१२. खेलकूद सम्बन्धी संस्थाको नाम दर्ता गर्न सक्ने : (१) दफा ११ बमोजिम नाम दर्ता गराउनको लागि दरखास्त परेमा दरखास्त प्राप्त भएको मितिले पैंतिस दिन भित्र समितिले आवश्यक जाँचबुझ गरी त्यस्तो खेलकूद सम्बन्धी संस्थालाई आफ्नो लगतमा नाम दर्ता गराई अनुसूची-२ बमोजिमको प्रमाण पत्र दिनु पर्नेछ । सोही प्रमाण पत्रमा हरेक वर्ष नवीकरण भएको विवरण उल्लेख गरी सम्बन्धित कर्मचारीले सही गरी नवीकरण गर्नु पर्नेछ ।

(२) पहिले दर्ता भइ सकेको संस्था भए गाउँपालिकामा सूचिकृतको लागि अनुसूची-३ को ढाँचामा लिखित निवेदन दिनु पर्नेछ ।

(३) सुचिकृत भएका संस्थाहरुलाई अनुसूची-४ बमोजिम प्रमाण पत्र दिईनेछ । सोही प्रमाण पत्रमा हरेक वर्ष नवीकरण भएको विवरण उल्लेख गरी सम्बन्धित कर्मचारीले सही गरी नवीकरण गर्नुपर्नेछ ।

(४) दर्ता वा सुचिकृत भएका संस्थाको नवीकरण गर्न दिईने निवेदन अनुसूची-५ बमोजिमको ढाँचामा हुनुपर्नेछ ।

(५) गाउँपालिकामा दर्ता वा सुचिकृत गर्दा आवेदन फारम शूलक बाहेक अन्य दस्तुर लाग्नेछैन ।

(६) प्रत्येक वर्षको असोज मसान्तभित्र सबै दर्तावाल वा सुचिकृत संस्थाहरुले गाउँपालिकामा अनिवार्य नवीकरण गराउनु पर्नेछ ।

(७) आर्थिक कारोबार गरिने संस्थाले स्थायी लेखा नं. (PAN) लिएको हुनु पर्नेछ ।

(८) दर्ता र नवीकरण गर्नु भन्दा पहिले समितिले तोकेको प्रतिनिधिद्वारा सम्बन्धित ठाउँको निरीक्षण गर्नु पर्नेछ ।

(९) उपदफा (१) बमोजिम लगतमा नाम दर्ता गर्न नसकिने ठहरिएमा दर्ता गर्न नसकिने व्यहोराको सूचना समितिले त्यस्तो खेलकूद सम्बन्धी संस्थालाई दिनुपर्नेछ ।

(१०) दर्ता भएका टिम क्लव, संघ संस्थाले जुनसुकै खेलकूदको प्रतियोगिता गर्नु भन्दा अगाडि खेलकूद समितिलाई जानकारी गराई स्वीकृति लिनु पर्नेछ ।

(११) गाउँपालिका स्तरीय खेलकूद समितिमा दर्ता भएका टिम, क्लव, संघसंस्थाहरुले खेलकूद समितिको उद्देश्य अनुसार खेलकूद प्रतियोगिता सञ्चालन गर्न सहयोग माग गरेको खण्डमा आयोजक समितिलाई खेलकूद विकास समितिको सिफारिसमा गाउँपालिकाबाट आवश्यक रकम उपलब्ध गराउन सक्नेछ ।

१३. हेरफेरको सूचना गर्नु पर्ने : (१) यो ऐन बमोजिम समितिको लगतमा नाम दर्ता भएको खेलकूद सम्बन्धी संस्थाले दफा ११ बमोजिम नाम दर्ताको लागि दिएको दरखास्तमा उल्लेख भएको व्यहोरा वा दरखास्त साथ संलग्न विधानको व्यहोरामा कुनै हेरफेर भएमा त्यसरी हेरफेर गर्नु परेको कारण सहितको सूचना पन्ध्र दिनभित्र समितिलाई दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम हेरफेरको सूचना प्राप्त भएपछि त्यस्तो हेरफेर गर्नु पर्ने कारण मनासिव देखेमा समितिले त्यस्तो हेरफेरको व्यहोरा लगतमा जनाई लगत अघावधिक बनाई राख्नु पर्नेछ ।

१४. खेलकूद सम्बन्धी संस्थाले हिसाबको श्रेस्ता राख्नु पर्ने : (१) खेलकूद सम्बन्धी संस्थाले आफ्नो आम्दानी खर्चको हिसाबको श्रेस्ता समितिले तोकिएको ढाँचामा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम खेलकूद सम्बन्धी संस्थाले राखेको श्रेस्ताको जाँचबुझ खेलकूद समितिले जुनसुकै बेला पनि गर्न सक्नेछ ।

(३) खेलकूद समितिले उपदफा (२) बमोजिम खेलकूद सम्बन्धी संस्थाको श्रेस्ताको जाँचबुझ गर्दा गराउँदा आम्दानी खर्चको हिसाब किताब अनियमित भएको वा रकम हिनामिना भएको देखिएमा त्यसरी अनियमित भएको हिसाब किताब नियमित गर्न लगाउन र हिनामिना भएको रकम सम्बन्धित व्यक्तिबाट असूल उपर गर्न गराउन आवश्यक कारवाही चलाउनु पर्नेछ ।

१५. समितिले निर्देशन दिन र लगतबाट नाम कट्टा गर्न सक्ने : (१) समितिले खेलकूद सम्बन्धी संस्थालाई खेलकूदको विकासको सम्बन्धमा समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित खेलकूद सम्बन्धी संस्थाको कर्तव्य हुनेछ ।

(२) उपदफा (१) बमोजिम समितिले दिएको निर्देशनको पालन नगर्ने खेलकूद सम्बन्धी संस्था वा समितिले तोकिएको ढाँचामा आफ्नो आम्दानी खर्चको हिसाब किताबको श्रेस्ता नराखे वा रकम हिनामिना गर्ने खेलकूद सम्बन्धी संस्थाको नाम समितिले आफ्नो लगतबाट कट्टा गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम समितिले आफ्नो लगतबाट कुनै खेलकूद सम्बन्धी संस्थाको नाम कट्टा गरेमा त्यसको सूचना सम्बन्धित खेलकूद सम्बन्धी संस्थालाई दिनु पर्नेछ ।

१६. समितिको स्वीकृति लिनु पर्ने : खेलकूद सम्बन्धी संस्थाले खेलकूद प्रतियोगिता गाउँ भन्दा बाहिर वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकूद विषयको सभा वा सम्मेलनमा भाग लिन कुनै सदस्य वा खेलाडीलाई पठाउन वा बैजनाथ गाउँपालिकामा हुने खेलकूद प्रतियोगिता वा खेलकूद विषयको सभा वा सम्मेलनमा अन्य क्षेत्रको खेलाडी वा अधिकारीहरूलाई आमन्त्रण गर्न समितिको स्वीकृति लिनु पर्नेछ ।

१७. खेलकूद समितिका सदस्यहरूको भत्ता : (१) सदस्यहरूले समितिको बैठकमा भाग लिएर बापत कार्यपालिकाले तोकिए बमोजिम बैठक भत्ता पाउनेछन् ।

(२) समितिका संयोजक तथा सदस्यले समितिको काम विशेषले भ्रमण गर्नु परेमा कार्यपालिकाले तोके बमोजिमको भ्रमण तथा दैनिक भत्ता पाउने छन् ।

१८. कार्यक्रम तथा बजेट : खेलकूद विकास प्रवर्द्धनको लागि बैजनाथ गाउँपालिकाले आवश्यक बजेट बार्षिक योजनामा समावेश गर्नेछ । सो बजेट खर्च सम्बन्धि प्रक्रिया प्रचलित कानून र कार्यपालिकाले निर्णय गरे बमोजिम हुनेछ ।

परिच्छेद-६

आचार संहिता

१९. आचार संहिता : (१) खेल सम्बन्धी विषयका खेलाडी, समिति संयोजक तथा सदस्य, कर्मचारी गाउँ कार्यपालिका र सभाका सदस्यहरूले देहाय बमोजिमको आचार संहिता पालना गर्नु पर्नेछ ।

(क) खेलका निर्णायक, खेलाडी, दर्शक, आयोजक कसैले पनि खेल सञ्चालनको समयमा कुनै पनि प्रतिबन्धित लागु औषध र मादक पदार्थ सेवन गर्न पाइने छैन ।

(ख) प्रतिस्पर्धी टिमले विदेशी नागरिक मात्र समावेश गरेर स्वदेशी टिम बनाउन पाइने छैन । तर विदेशी खेलाडी समेतलाई आमन्त्रण गरिदा गैर नेपाली टिमलाई मान्यता दिइनेछ ।

(ग) प्रतिस्पर्धात्मक खेल सञ्चालन गर्दा दर्तावाला टिमलाई मात्र मान्यता दिइनेछ ।

(घ) नैतिक पतन हुने फौजदारी अपराधमा दोषी ठहरिएको खेलाडीलाई खेलको टिमबाट हटाइने छ ।

(ङ) खेलको विजय पश्चात पाउने शिल्ड, ट्रफि कहिं कतै बेचन, धरौटी राख्न वा उपहार दिन पाइने छैन । तर कुनै दर्तावाला क्लब विघटन हुन गई उक्त क्लबले प्राप्त गरेका शिल्ड, ट्रफि गाउँपालिकाको स्वीकृतिमा अर्को दर्तावाल क्लबलाई उपहार दिन भने बाधा पर्ने छैन ।

(च) कुनै खेलमा व्यक्तिलाई दिएको उपहार बाहेक टिमले पाएको उपहार व्यक्तिको अधिनमा राख्न पाइनेछैन तर सो को संरक्षण गर्न बाधा पर्नेछैन ।

(छ) खेलको निर्णायक राख्दा तालिम प्राप्त आधिकारिक व्यक्ति बाहेक अरुलाई राख्न पाइनेछैन ।

(ज) खेलाडीहरूले आपसमा प्रतिस्पर्धा गर्दा आफ्नो टिमको पक्ष लिई क्ल्यापिङ्ग हुटिङ्ग, अनुहार मेकअप र चित्र प्रदर्शन गर्न पाइनेछ तर विपक्षी टीमका व्यक्तिहरू वा टीमलाई इंगित गरी कार्टून, चित्रकारिता, हुटिङ्ग व्यक्तिगत वा संस्थागत नामबाट अश्लिल शब्द वा अभद्र व्यवहार गर्न पाइने छैन । यस्तो कार्य गरेमा प्रचलित कानून बमोजिम दण्डनिया हुनेछ ।

(झ) खेलको विकास गरी प्रचार प्रसार र प्रतिस्पर्धा क्षमता विकास गर्न गाउँपालिकाको स्वीकृति र इजाजत बिना आफ्नो टिमको नाममा जवर्जस्ती चन्दा उठाउन पाइने छैन ।

(ञ) गाउँपालिकाको स्वीकृति वा इजाजत लिई उठाइएको चन्दा संस्थाको आम्दानी खातामा आय जनाई सम्बन्धित क्लबबाट पारित गराएर मात्र खर्च गर्न पाइनेछ ।

(ट) यस अधिनै अन्यत्र दर्ता भएका वा गाउँपालिकामा सूचीकृत भएका संस्थाहरूले गाउँपालिकामा लिखित जानकारी दिएर मात्र स्वतन्त्र ढंगले खेल सञ्चालन गर्न पाउनेछन् ।

२०. सौजन्यता : दर्तावाला संस्थाहरूले अन्य संघ संस्थाहरूको सौजन्यमा कुनै खेल सञ्चालन गर्न गाउँपालिकाको पूर्व स्वीकृति लिनुपर्नेछ । संस्थाको सौजन्यताबाट प्राप्त नगदी, जिन्सी वा अन्य सहयोगलाई सार्वजनिक गरी खेल सञ्चालन गर्नुका साथै विवरण दुरुस्त राख्नु पर्नेछ ।

परिच्छेद-७

सजाय

२१. जरिवाना : (१) दर्ता भएका खेलकूद सम्बन्धी संस्थाहरूले नवीकरण नगरेमा देहाय बमोजिम जरिवाना गरिनेछ ।

(क) एक वर्षसम्म पनि नवीकरण नगरेमा रु. १००० ।

(ख) दुई वर्षसम्म पनि नवीकरण नगरेमा रु. २५०० ।

(ग) तीन वर्षसम्म पनि नवीकरण नगरेमा रु. ५००० ।

(घ) चार वर्ष सम्म पनि नवीकरण नगरेमा रु. ७५०० ।

(ङ) पाँच वर्षसम्म पनि नवीकरण नगरेमा रु. १०,००० ।

(२) पाँचवर्ष भन्दा बढी समयसम्म पनि नवीकरण नगर्ने संस्थालाई दर्ताको सूचीबाट हटाइनेछ यसरी समयमै नवीकरण नगराउने दर्ताको सूचीबाट हटाई सकेको संस्थामा संलग्न व्यक्तिको अर्को संस्था दर्ता गरिने छैन ।

(३) समयमै नवीकरण नगर्ने संस्थाले आफ्नो कोषबाट जरिवाना बुझाउनु पर्नेछ । तर संस्थाको कुनै व्यक्तिका कारणले संस्था नवीकरण गर्न विलम्ब हुन गएको भए उक्त व्यक्तिबाट संस्थाले असूल उपर गर्न सक्नेछ ।

२२.संस्थाको विघटन : (१) दर्ता भएको खेलकूदका संस्थाहरु देहायको अवस्थामा विघटन हुन सक्नेछन (क) संस्थाका दुई तिहाई बहुमतले संस्था विघटन गर्ने भनी निर्णय गरेमा,

(ख) लगातार ५ वर्षसम्म संस्था नवीकरण नगरेमा

(ग) संस्थाका पदाधिकारी निष्कृत्य भएमा वा वेपत्ता भएमा,

(घ) प्राकृतिक विपत्तिको कारणबाट संस्था क्षत् विक्षत् भएमा ।

२३ विघटित संस्थाको सम्पत्ति : विघटन भएको संस्थाको सम्पत्ति गाउँपालिका मातहतमा रहनेछ ।

२४.सजाय: (१) समितिको कुनै सदस्य वा कर्मचारीले जानी जानी वा लापरवाही गरी वा बदनियतसाथ समितिलाई हानी नोक्सानी पुर्यायमा निजलाई बिगो बमोजिमको रकम असुल गरि रु. २०,०००।-(बीस हजार) रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

२५.असल नियतले गरेको काममा बचाउ : यस निर्देशिका बमोजिम खेलकूद सम्बन्धी शैक्षिक संस्था, क्लव, संस्थाहरुको अनुगमन तथा नियमन गर्दा सदस्यहरु उपर कुनै कारवाही गरिनेछैन ।

२६.यस निर्देशिकामा लेखिएको कुरामा यसै बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ ।

२७. प्रतिवेदन : समितिको वार्षिक प्रगति प्रतिवेदन संयोजकले कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

२८. बाधा अडकाउ फुकाउने अधिकार : यस निर्देशिकाको कार्यान्वयनमा कुनै बाधा अडकाउ परेमा वा ब्याख्या गर्ने अधिकार बैजनाथ गाउँपालिकालाई हुनेछ ।

२९. संशोधन: यस कार्यविधिमा आवश्यकता अनुसार गाउँकार्यपालिकाले संशोधन गर्न सक्नेछ ।

अनुसूची -१

(दफा ११ को उपदफा १ सँग सम्बन्धित)

बैजनाथ गाउँपालिका कार्यालय
गाउँ कार्यपालिकाको कार्यालय,
रामपुर, बाँके

मिति :

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू
बैजनाथ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बैजनाथ, बाँके ।

विषय : संस्था दर्ता सम्बन्धमा ।

म/हामीले तपसिलमा लेखिएको विवरण अनुसारको खेलकूद सम्बन्धी संस्था दर्ता गर्ने मनसायले इच्छुक व्यक्तिहरूको भेलाबाट गठित तदर्थ समितिले संस्थाको विधान समेत तयार गरी सकेकोले एक प्रति विधान यसै निवेदन साथ संलग्न राखि विधान स्वीकृति र संस्था दर्ताका लागि आवेदन गरेको छु/छौं । नियमानुसार संस्था दर्ता गरिदिनु हुन अनुरोध गरिन्छ ।

संस्थाको कार्यालय रहने स्थान :.....बैजनाथ

गाउँपालिका वार्ड नं.....,

टोलको नाम.....

सचिव :

अध्यक्ष :

नाम :

नाम :

मिति :

मिति :

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू :

क) संस्थाको विधानको मस्यौदा र सम्बन्धित वडाको सिफारिस ।

ख) आवेदक र समितिका पदाधिकारीहरूको नेपाली नागरिकताको प्रतिलिपि ।

ग) संस्थाको छापको नमूना र तदर्थ समितिको निर्णय ।

अनुसूची-२

(दफा ११ को उपदफा १ सँग सम्बन्धित)

बैजनाथ गाउँपालिका कार्यालय

गाउँ कार्यपालिकाको कार्यालय,
रामपुर, बाँके

मिति:.....

संस्था दर्ता प्रमाण पत्र

संस्थाकोनाम :..... ठेगाना :.....
 दर्ता हुँदाका बखत रहनु भएका समितिको पदाधिकारी र सदस्य संख्या.....हुँदाका बखत रहनु
 भएको अध्यक्षको नाम..... माथि उल्लेखित विवरण भएको संस्थाको विधान स्वीकृत
 गरी संस्था दर्ताको प्रमाण पत्र प्रदान गरिएको छ । बैजनाथगाउँ खेलकूद विकास समिति कार्यविधि
 र विधानको अधिनमा रही खेलकूद सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न अनुमति दिईएको छ ।

प्रमुख प्रशासकीय अधिकृत
 बैजनाथ गाउँपालिका

संस्था नवीकरणको विवरण (दोस्रो पेजमा पछाडी लेखे)

क्र.स

संस्थाको नाम

नवीकरण भएको मिति

नवीकरण दस्तुर

नवीकरण गर्ने कर्मचारीको सही र गा.पा. को छाप

अनुसूची-३

(दफा १२ को उपदफा २ संग सम्बन्धित)

बैजनाथ गाउँपालिका कार्यालय
गाउँ कार्यपालिकाको कार्यालय,
रामपुर, बाँके

मिति :

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू
बैजनाथ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, रामपुर, बाँके ।

विषय: संस्था सूचिकृत गरिदिनु हुन ।

हामीले तपसिलको विवरण अनुसारको संस्था गठन गरी सञ्चालन गर्दै आएका छौं। गाउँ कार्यपालिकाको नियमानुसार संस्था सूचीकृत गर्नुपर्ने भएकोले नियम अनुसार गरिदिन अनुरोध गर्दछौं।

संलग्न कागजातहरू

- क) दर्ता प्रमाण पत्र ।
- ख) चालु वर्षको लेखा परीक्षण प्रतिवेदन ।
- ग) कर चुक्ता प्रमाण पत्र ।
- घ) कार्य समितिको निर्णय ।

.....
हस्ताक्षर
सचिव

.....
हस्ताक्षर
अध्यक्ष

अनुसूची-४

(दफा १२ को उपदफा ३ सँग सम्बन्धित)

बैजनाथ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय,
रामपुर, बाँके ।

संस्था सूचीकृत प्रमाण पत्र ।

संस्थाको नाम :.....

ठेगाना :..... दर्ता हुँदाका बखत रहनु भएका समितिको पदाधिकारी र सदस्य संख्या () दर्ता हुँदाका बखत रहनु भएको अध्यक्षको नाम () माथि उल्लिखित विवरण भएको संस्था सूचीकृत गरी प्रमाण पत्र प्रदान गरिएको छ । बैजनाथगाउँपालिका स्तरीय खेलकूद विकास संचालन कार्यविधि र विधानको अधिनमा रही खेलकूद सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न अनुमति दिईएको छ ।

प्रमुख प्रशासकीय अधिकृत
बैजनाथ गाउँपालिका

संस्था नवीकरणको विवरण पछाडिको पेजमा लेखे

क्र.स संस्थाको नाम:नवीकरण भएको मिति नवीकरण दस्तुर

नवीकरण गर्ने कर्मचारीको सही र गा.पा.को छाप

अनुसूची-५

(दफा १२ को उपदफा ४ सँग सम्बन्धित)

बैजनाथ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय,

रामपुर, बाँके ।

मिति :

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू
बैजनाथ गाउँपालिका,
गाउँ कार्यपालिकाको कार्यालय, रामपुर, बाँके ।

विषय : संस्था नवीकरण गरी पाउँ ।

..... नामक संस्था यस
गाउँपालिकामा दर्ताःसूचीकृत भई खेलकूद सम्बन्धी गतिविधिहरू सञ्चालन गरी रहेको हुँदा
तपशिल बमोजिमका कागज पत्र संलग्न राखि नवीकरण गरिपाउँ भनि निवेदन गर्न आएको छु/छौ
। अतः आर्थिक वर्ष को संस्था नवीकरण गरी पाउँ ।
निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू

- क) आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
ख) संस्थाको वार्षिक गतिविधि,
ग) भावि योजना र बजेट ।

निवेदकको नाम

ठेगाना

दस्तखत

आज्ञाले,

दान बहादुर ऐडी

प्रमुख प्रशासकीय अधिकृत

मुद्रण : मिशन प्रिन्टीड प्रेस, कोहलपुर बाँके, मूल्य रु. १०/-

घरेलु दर्ता नं. ११९/४६१४/२०७०/२०७१